

कार्यालय खुला रहने समय र स्थानहरू

सोमबार—शुक्रबार: ९:०० a.m.—५:०० p.m.

ओमाहा कार्यालय:

3610 Dodge Street, Suite 204
Omaha NE 68131-3218

Phone: 402-763-8935
Fax: 402-885-8956
E-mail: unitedfamilyhhc@gmail.com

लिङ्कन कार्यालय:

985 South 27th Street, Suite 101
Lincoln, NE 68510

Phone: 402-975-2380
Fax: 402-975-2393
E-mail: unitedfamilyhhc@gmail.com

www.uffhc.com



प्राथमिक उपचार/सिपिआर तालिममा UFHHC कर्मचारी



UFHHC कर्मचारी तालिम

युनाइटेड फेमिली एडटा समान अवसर प्रदान गर्ने रोजगारदाता हो । युनाइटेड फेमिलीले कुनै पनि आवेदक, कर्मचारी वा ग्राहकलाई नस्ल, सम्प्रदाय, रङ, जातीयता, राष्ट्रियताको मूल, धर्म, लिङ्ग, यौन अभिमुखीकरण, लिङ्ग अभिव्यक्ति, उमेर, उचाई, तौल, शारीरिक वा मानसिक क्षमता, सेवा निवृत्त सैनिक अवस्था, सैनिक दायित्व वा वैवाहिक अवस्थाको आधारमा भेदभाव गर्दैन ।

सम्पर्क :

खड्ग गजमेर
(402)706-4009
kharkaunitedfamily@gmail.com

कर्ण गुरुङ
(402) 452-8804
karnaunitedfamily@gmail.com

सम्पर्क कार्यालय ईमेल :
unitedfamilyhhc@gmail.com
facebook.com/unitedfamilyhhc



United Family
Home Health Care LLC
Nepali (नेपाली)



हाम्रो कर्मचारीहरू हाम्रो समुदायहरूका हुन्



हाम्रो बारेमा

United Family Home Health Care LLC दैनिक जीविकाको लागि सहयोगको आवश्यकता भएको प्रौढ वा अपाङ्ग ग्राहकहरूको लागि एउटा “मूलभूत सेवाहरू” वा घरायसी क्रियाकलापहरू उपलब्ध गराउने एउटा प्रमुख प्रदायक हो। यी व्यक्तिहरू मध्येका केही एउटा स्वस्थ र सुरक्षित वातावरण कायम राख्नको लागि आवश्यक हुने क्रियाकलापहरू गर्न असमर्थ रहेका हुन्छन्। हाम्रो टोलीले प्रत्येक ग्राहकलाई स्वावलम्बी र कल्याणको अनुभव उपलब्ध गराउने एउटा लक्ष्यका साथ सहयोग गर्छ। हाम्रो टोलीले ग्राहकहरूको आवश्यकताहरू प्रति सांस्कृतिक र भाषिक रूपमा उपयुक्त, उच्च गुण स्तरीय तालिम प्राप्त घरमा हेरचाह गर्ने कामदारहरू मार्फत प्रतिक्रिया जनाउँछ। हाम्रो टोलीले एक भएर उच्च स्तरको हेरचाह उपलब्ध गराइएकोबारे निश्चित गर्छ।

हामी जे गर्छौं त्यो हेरचाह हो!

हाम्रो ध्येय र मूल्य मान्यताहरू

हाम्रो ध्येय लागत मूल्य कम गरेर समय बचत गर्दै जीवनको गुणस्तरमा सुधार ल्याएर हाम्रो ग्राहकहरूको जीवनमा र हाम्रो समुदायमा भिन्नता ल्याउनु हो।

तिनीहरूको स्वास्थ्य उपचार सम्बन्धी हेरचाह गर्ने टोलीको विस्तार बन्दै टेबलको एकै तर्फ बसेर हाम्रो ग्राहकहरूको प्रतिनिधित्व गर्ने एकमात्र एजेन्सी हो। हामीले सेवा गर्ने समुदायहरूबाट हामीले हेरचाहकर्ताहरूलाई काममा लगाएर तालिम दिन्छौं। यी हेरचाहकर्ताहरूले ग्राहकको भाषा बोल्ने गर्छन् र ग्राहकहरूको सांस्कृतिक सूक्ष्म भेदबारे निपुण ज्ञान राख्ने गर्छन्। यो ढाँचालाई प्रयोग गर्दै हामी अमेरिकी प्रणालीहरू बीचको खाडललाई पुर्न र प्रत्येक ग्राहकलाई आवश्यक हुने र पाउनु पर्ने विशेष हेरचाह उपलब्ध गराउन सक्षम छौं।

United Family ले गुण स्तरीय हेरचाहको लागि एउटा समग्र रूपको उपागमलाई उपयोग गर्छ र प्रत्येक ग्राहकको आवश्यकता पुरा गरिएको निश्चित गर्नको लागि घरायसी गतिशीलता, परिवारको सदस्यहरू र मित्रहरू लाई मध्यनजरमा राख्छ। हेरचाहकर्ताहरू, मामिला व्यवस्थापकहरू, कार्य क्षेत्र सुपरिवेक्षकहरू र गुणस्तर ग्यारेन्टी र अनुपालना अधिकृतहरू यस प्रक्रियाको प्रत्येक चरणमा सम्बद्ध हुने गर्छन्।

हामी निम्नलिखित ध्येय, दूरदर्शिता र मूलभूत मूल्य मान्यताहरूमा जिउँछौं:

विश्वसनीयता करुणा

उत्कृष्टता सत्य निष्ठा

हाम्रो सेवाहरू

मामिला व्यवस्थापन तथा सेवाहरू प्रत्येक ग्राहकको व्यक्तिगत आवश्यकता पुरा गर्नको लागि तयार गरिएको हुन्छ। व्यक्ति केही वा सबै कामहरू गर्न असक्षम रहेको अवस्थामा सेवाहरूमा एकजना व्यक्तिको घरलाई कायम राख्न र सुचारु राख्नको लागि आवश्यक हुने क्रियाकलापहरूका शृङ्खला समावेश रहेका छन्।

यो ढाँचाले प्रत्येक ग्राहकलाई सबै भन्दा कम निपेध गर्ने वातावरणमा सर्वोच्च मात्राको स्वतन्त्रता र आत्म मूल्य प्रदान गर्छ।

केही सेवाहरूको उदाहरणमा निम्न लगायतका छन् : विल भुक्तानी, अत्यावश्यक किनमेल, खाना तयार गर्नु र खुवाउनमा सहयोग, सरसफाइका क्रियाकलापहरू, लुगा धुने, व्यक्तिगत हेरचाह, स्वास्थ्य, अनर्गलता, आराम कोठा र पहिरन, सामान्य हेरचाह तथा क्रियाकलापहरूको सुपरिवेक्षण, व्यायाम, विशेष कृत कार्यविधिहरू (अर्थात् प्रेस्कृप्सनको औषधिहरू अक्सिजन इत्यादि) भेटघाट चिकित्सकहरूसँगको भेटघाटमा सहयोग र दोभासेको काम।



United Family कार्यक्रम निर्देशक आवश्यक भएको परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै घर भेटघाटमा .